

मिति २०७८ साल जेष्ठ ३० गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय

प्रस्तावित विषयहरू:-

१. समीक्षा तथा प्रतिवेदन सम्बन्धमा ।
२. सार्वजनिक सेवाको मापदण्ड, २०७८ पारित सम्बन्धमा ।
३. विस्तृत परियोजना प्रतिवेदन पारित सम्बन्धमा ।
४. ५ शैय्या अस्पतालको ठेक्का आव्हान सम्बन्धमा ।
५. विविध सम्बन्धमा ।

निर्णयहरू:-

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि आवश्यक छलफल गर्दा यस लिखु गाउँपालिकाको विगतका कार्यपालिकाको बैठकका समग्र निर्णयहरू तथा कोभिड १९ महामारीको रोगथाम तथा नियन्त्रण सम्बन्धी निर्णयहरू क्रमशः प्रभावकारी रूपमा कार्यान्वयन भईरहेको अवस्थामा अझ यसलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सरोकारवाला पक्षहरू बीचमा समन्वय गरी अगाडि बढ्ने सर्वसम्मतबाट निर्णय गरियो ।
२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि आवश्यक छलफल गर्दा मिति २०७८/०२/०९ गतेको कार्यपालिकाको बैठकमा विधेयक समितिबाट पेश भएको सार्वजनिक सेवाको मापदण्ड, २०७८ देहाय बमोजिम स्वीकृत गर्ने निर्णय गरियो ।

सि.नं.	विवरण	पारित विधि
१	सार्वजनिक सेवाको मापदण्ड, २०७८	सर्वसम्मत

३. निर्णय नं. ३, प्रस्ताव नं. ३ माथि आवश्यक छलफल गर्दा आर्थिक वर्ष ०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार Sanghamitra Engineering Consultancy Pvt. Ltd द्वारा तयार पारिएको वडा कार्यालयको प्रशासकीय भवन डि.पि.आर. र True Built Engineering Consultants Pvt. Ltd. द्वारा तयार पारिएको ५ शैय्या अस्पताल, लिखु गाउँपालिका वडा नं. ४, यसम ओखलढुंगाको डि.पि.आर. स्वीकृत गर्ने सर्वसम्मतबाट निर्णय गरियो । डि.पि.आर. यसै साथ संलग्न छ ।
४. निर्णय नं. ४, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा ५ शैय्या अस्पताल, लिखु गाउँपालिका ४, यसम ओखलढुंगाको अस्पताल भवनको ठेक्का आव्हान सम्बन्धमा स्वीकृत डि.पि. आर. अनुसार Underground

tank, Ramp, Lowest basement finishing, First floor and Top floor बाहेकको Main Hospital Building को लागत अनुमान जम्मा रु. १२,४९,३०,४९८।५७ अनुसार ठेक्का आव्हान गर्न प्रकृया अगाडि बढाउने सर्वसम्मत निर्णय गरियो । लागत अनुमान यसै साथ संलग्न छ ।

५. निर्णय नं. ५, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा मिति २०७८/०२/३१ गते बिहान ११:०० बजे बाट कार्यपालिकाको बैठक बस्ने सर्वसम्मतबाट निर्णय गरियो ।